



Geolocation:

Latitude

Longitude

कृपया नजिकको मन्दिर/स्कूल/सरकारी कार्यालय जस्ता कुनै खास स्थान र वस्तुको चिन्ह र वासस्थान समको अन्दाजी दूरी उल्लेख गर्नुहोला ।

बसोबास गर्ने ठेगाना परिवर्तन भएमा बैंकलाई तुरुन्त नयाँ ठेगानाको नक्सा समेत अनिवार्य गराउनु पर्नेछ ।

आय स्रोत विवरण

पेशा: ☐ विद्यार्थी ☐ स्वरोजगार/व्यवसाय ☐ तलबी कर्मचारी ☐ अन्य स्थायी लेखा नम्बर

क्र.स.	संस्थाको नाम (विद्यार्थीको हकमा शैक्षिक संस्थाको नाम समेत)	ठेगाना	सम्पर्क नम्बर	पद	वार्षिक तलब वा वार्षिक आय
१.					
२.					

कारोबारको विवरण

खाताको प्रयोजन अधिकतम रकम प्रति कारोबार

विवरण	संख्या	रकम
अनुमानित मासिक कारोबार		
अनुमानित वार्षिक कारोबार		

अन्य बैंक खाताको विवरण

तपाईंको अन्य कुनै बैंक / वित्तीय संस्थामा खाता छ ? ☐ छ ☐ छैन । यदि छ भने,

क्र.स.	बैंक / वित्तीय संस्थाको नाम	खाताको किसिम: बचत / चल्ती / मुद्दती
१.		
२.		

हिताधिकारी बारे स्वघोषणा

के तपाईंको हिताधिकारी हुनुहुन्छ ? ☐ छ ☐ छैन । यदि छ भने, KYC फारम भर्नु पर्नेछ ।नाम सम्बन्ध

ईच्छाङ्कको व्यक्तिको विवरण

मेरो नाममा एन आई सी एशिया बैंकमा उल्लेखित खातामा बाँकी रहेको रकम मेरो शेषपछि प्राप्त गर्न ईच्छाङ्कको छु । व्यक्तिको पूर्ण विवरण निम्न अनुसार रहेको छ ।

व्यक्तिको नाम	परिचय पत्र नं.	
बाबु	परिचय पत्रको किसिम	
हजुरबुवा	ठेगाना	
नाता		

ईच्छाङ्कको व्यक्ति नाबालक भएमा तल उल्लेखित विवरण भर्नुहोस ।

संरक्षकको नाम नाता परिचय पत्र नं. परिचय पत्रको किसिम

निवेदकको हस्ताक्षर

परिचय गराउने व्यक्ति

परिचय गराउने व्यक्ति :

खाता नं.: ---------

यस बैंक संग बैकिङ्ग सम्बन्धका लागि निवेदन दिइएका निवेदक (हरु) लाई म राम्ररी चिन्दछु ।

निज (हरु) को परिचय, पेशा, व्यवसाय, र हालको ठेगाना ठिक र साँचो हुन् भनेर जानकारी गराउँदछु ।

परिचय गराउनेको हस्ताक्षर

विद्युतीय सुविधाहरु

कृपया म/हामीलाई तल उल्लेखित विद्युतीय सेवाहरु प्रदान गरिदिनु होला । (उपयुक्त ठाउँमा (✓) लगाउनुहोस्):

☐ डेबिट कार्ड

☐ Name embossed ☐ Instant card

कार्ड नं. ---------
(बैंक प्रयोजनको लागि मात्र)

☐ आई. टच इन्टरनेट बैकिङ्ग सेवा

☐ कारोबार (कारोबार समेतको सुविधाको लागि (✓) लगाउनुहोला । अन्यथा इन्क्वाइरी मात्र प्रदान गरिनेछ ।)

प्रयोगकर्ता आई.डी.:

यदि अनुरोध गरिएको आई.डी. पहिले नै प्रयोगमा आइसकेको भएमा बैंकले उपलब्ध गराएको प्रयोगकर्ता आई.डी. मलाई मञ्जुर छ ।

☐ मोबाइल बैकिङ्ग सेवा

☐ कारोबार (कारोबार समेतको सुविधाको लागि (✓) लगाउनुहोला । अन्यथा इन्क्वाइरी मात्र प्रदान गरिनेछ ।)

स्वघोषणा

१. माथी निवेदनमा उल्लेख गरिएको बाहेक मेरो / हाम्रो यस बैंकको कुनै पनि शाखामा अन्य कुनै बचत / चलती / कल खाता नरहेको स्वघोषणा गर्दछु / छौं । एकै प्रकृतिको त्यस्तो कुनैपनि खाता रहेको पाइएमा बिना कुनै सूचना बैंकले एकै प्रकृतिको कुनै एक खाता बन्द गरी सो को मौज्दात अर्को खातामा रकमान्तर गरेमा मेरो / हाम्रो पूर्ण मञ्जुर रहने छ ।

२. विगतमा नेपाल वा अन्य मुलुकमा कुनै अपराधमा दण्डित हुनु भएको छ? ☐ छ ☐ छैन । यदि भएमा खुलाउनुहोस्

३. तल उल्लेखित प्रश्नहरुको उपयुक्त कोष्ठमा चिन्ह लगाउनुहोस् ।

	हो	होइन
के तपाईं अमेरिकाको बासिन्दा हुनुहुन्छ?	☐	☐
के तपाईं अमेरिकाको नागरिक हुनुहुन्छ?	☐	☐
के तपाईं अमेरिकी Green Card प्राप्त व्यक्ति हुनुहुन्छ ?	☐	☐

४. उपरोक्त सम्बन्धमा नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशनको कालोसूची सम्बन्धी व्यवस्थामा गरिएको संशोधन/परिमार्जन थप व्यवस्था अनुसार म/हामी कालोसूचीमा सुचिकृत नरहेको स्वघोषणा गर्दछु/छौं । अतः म/हामी कालोसूचीमा सुचिकृत रहेको पाईएमा मेरो/हाम्रो नाममा रहेको खातामा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ्ग कारोबार गर्न नपाउने गरी मेरो/हाम्रो खाता रोक्का राख्न मेरो/हाम्रो पूर्ण मञ्जुरी छ ।

५. म/हामी प्रचलित कानून बमोजिम नैतिक पतन हुने कसूरजन्य कार्यमा संलग्न भई अदालतबाट कसूरदार ठहरिएको ☐ छु/छौं ☐ छैन/छैनौं ।

६. म/हामी तथा मेरो/हाम्रो परिवार वा नजिकको सम्बन्ध भएका व्यक्तिहरु प्रचलित कानून बमोजिम उच्च पदस्थ व्यक्ति ☐ हो ☐ होइनौं ।

७. उच्च पदस्थ व्यक्ति हो भने परिवारका सदस्यको खाता यस बैंकमा छ ☐ छैन ☐ । यदि भएमा खुलाउनुहोस् ।

खाता नं.	नाम:

नमुना हस्ताक्षर

paste your photograph here	paste your photograph here
१. नाम:	२. नाम:

खाताको सञ्चालन: ☐ एकल ☐ संयुक्त ☐ अन्य

विशेष निर्देशन (यदि केही भएमा):

म / हामी सँग भएका विवरणहरू अथवा म / हामी सँग सम्बन्धित भएका विवरणहरू यहाँ फारमको तोकिएका खण्डहरूमा उल्लेख गरेको छु/छौं ।
मेरो / हाम्रो खाता संचालन यसै फारमसँग संलग्न गरिएका शर्त तथा बन्देजहरू बमोजिम हुने कुरा बुझेको छु / छौं ।

निवेदक १ को हस्ताक्षर

निवेदक २ को हस्ताक्षर

निवेदक ३ को हस्ताक्षर

खाता संचालन सम्बन्धी सामान्य नियम तथा बन्देजहरू

श्री एन आई सी एशिया बैंक लिमिटेड

महोदय,

मेरो/हाम्रो नाममा श्री एन आई सी एशिया बैंक लिमिटेड (यसपछि “बैंक” भनि सम्बोधन गरिएको) मा चलती/बचत/कल वा अन्य खाता (यसपछि “खाता” भनि सम्बोधन गरिएको) खोल्न/संचालन गर्न वा अन्य बैकिङ सुविधा उपलब्ध गराउन अनुरोध गर्दछु/गर्दछौं । म/हामी निम्न उल्लिखित शर्त बन्देजहरू (यसपछि “शर्त” भनि सम्बोधन गरिएको) पालना गर्ने र सो को अधिनमा रही खाता संचालन गर्ने मञ्जुर छु/छौं । नेपाली/विदेशी मुद्रामा म/हामीबाट बैंकमा खोलिएको जुनसुकै खाता समय समयमा लागू हुने बैंकको नियम तथा प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकले तोकेको नियमभित्र रही संचालन हुनेछन् भन्ने कुरामा मेरो/हाम्रो पूर्ण मञ्जुरी रहेको छ र बैंक, यसको उत्तराधिकारी वा यसले तोकेको कुनै निकायमा यसपछि खोल्ने, संचालन गरिने वा नियमित गरिने जुनसुकै प्रकृतिको खाताको लागि पनि यी शर्तहरू लागू हुने कुरामा म/हामी पूर्ण रूपमा जानकारी राख्छु/छौं ।

एकजनाभन्दा बढी व्यक्तिको नाममा खाता खोलिएको रहेछ भने म र मेरा भन्ने शब्दले हामी र हाम्रो भन्ने समेत जनाउँनेछ । यी शर्त बन्देजहरू खातामा नाम उल्लेख भएका हरेक व्यक्तिको (यसपछि ग्राहक/सेवाग्राही/सेवा वाहक भनी सम्बोधन गरिएको) को लागि व्यक्तिगत रूपमा वा एक वा बढी वा सबैजनालाई सामूहिक रूपमा वाध्यकारी हुने छन् र बैंकसँगको ग्राहक/सेवाग्राहीको सबै सम्बन्धिता, जिम्मेवारी र दायित्व सामूहिक र छुट्टाछुट्टै हुनेछन् ।

क) बैंक खाता

- १) देहायका विषयहरूमा म बैंकलाई अख्तियारी प्रदान गर्दछु ।
 - (i) मेरो खाता खोल्ने सम्बन्धी आवेदनले निर्दिष्ट गरिएअनुसारको खाता संचालन सम्बन्धी निर्देशनमा उल्लेख भएबमोजिमको निर्देशन वा हस्ताक्षरित लिखत बैंकलाई प्राप्त भएपश्चात् सो सम्बन्धमा मैले अन्यथा उल्लेख गरी अर्को लिखित सूचना उपलब्ध नगरेपछि तल उल्लिखित विषयहरूमा आवश्यक कारवाही गर्ने ।
 - (ii) मेरो खातामा रकम भए वा नभए पनि त्यस्तो खाता सर्व लेखी (डेबिट गरी) मैले जारी गरेको चेक, विनिमयपत्र, प्रतिज्ञापत्र, स्थायी भुक्तानी, आदेश बमोजिम रकम भुक्तानी गर्ने तथा सोभैं खाता डेबिट गर्ने, ड्राफ्ट, मेल तथा टेलिग्राफको माध्यमबाट रकमान्तर गर्ने, विदेशी मुद्रा खरिदविक्री गर्ने लगायत खाता सम्बन्धी अन्य कुनै पनि आदेश वा निर्देशन स्वीकार गर्ने ।
 - (iii) मेरो कुनै खास वा सबै खाता बन्द गर्ने लगायत खाता सम्बन्धी अन्य कुनै पनि आदेश वा निर्देशन स्वीकार गर्ने ।
- २) खातामा जम्मा हुने सम्पूर्ण रकम वैध तथा कानूनी श्रोतबाट कमाइएको हो । खातामा हुने कारोबार कानूनी हुनुपर्नेछ र खाता सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलाप तथा अन्य प्रकारका गैरकानूनी क्रियाकलापको लागि प्रयोग हुनेछैन । बैंकलाई दिइएको खाता/कारोबार सम्बन्धी कुनै जानकारी जालत भएको बैंकलाई शंका लागेमा बैंकले खाता रोक्का राखी खाता सम्बन्धी जानकारी सम्बन्धित निकाय/अधिकारीलाई बुझाउन सक्नेछ । यस्तो अवस्थामा बैंकले कुनै क्षति बहन गर्नुपर्ने भएमा सो को क्षतिपूर्ति ग्राहकले गर्नुपर्नेछ ।
- ३) खातामा जम्मा हुने रकम/चेकको आदेशमा कुनै द्विविधा भएमा बैंकले खातामा जम्मा गर्ने अस्विकार गर्ने सक्नेछ । यस्तो कारोबारबाट बैंकलाई हुने हानीको क्षतिपूर्ति ग्राहकले बैंकलाई गर्नुपर्ने छ ।
- ४) चेक बुकसँग जारी गरीएको शर्त बन्देजको बारेमा म जानकारी छु । निर्धारित समयसम्ममा सो चेकबुक संकलन नगरेको खण्डमा बैंकले सो रद्द गर्ने सक्ने र सो वापत बैंकको नियमानुसार लागू हुने शुल्क खातावालाको व्यहोर्नुपर्ने कुरा मलाई मञ्जुर छ ।
- ५) मैले लिखित रूपमा अन्यथा निर्देश गरेको अवस्थामा बाहेक मेरो नाममा बैंकले प्राप्त गरेको कुनै पनि रकम सम्बन्धित खातामा जम्मा हुनेछ भन्ने सम्बन्धमा म जानकारी छु ।
- ६) रकम संकलनका लागि बैंक समक्ष जम्मा गरिएको कुनै पनि विनिमय पत्रका सम्बन्धमा बैंकले केवल मेरो संकलन प्रतिनिधि (एजेन्ट) को रूपमा मात्र कार्य गर्नेछ र सोको रकम असुली (realization) को सम्बन्धमा बैंकले कुनै पनि जिम्मेवारी वहन गर्ने छैन भन्ने कुरामा सम्बन्धमा म जानकारी छु । बैंक समक्ष जम्मा गरिएको चेक वा अन्य अधिकार पत्र (Other instruments) को रकम बैंकले संकलन गरी मेरो खातामा जम्मा नगरेसम्म किम्वन सकिने छैन । रकम संकलन हुन नसकेको कुनै अधिकारपत्र वापत भुलवश वा अपवादको रूपमा रकम जम्मा हुन गएको कुनै पनि समयमा खाता डेबिट गरी असुल उपर गर्ने अधिकार बैंकमा सुरक्षित रहने छ । तेस्रो पक्षका नाममा खिचिएको वा भुक्तानी प्राप्तकर्ता (पेयी) को नाम बैंकको अभिलेखमा उल्लेख भएबमोजिमको मेरो नामसँग मेल नखाने किसिमको चेक संकलन गर्नमा बैंकले ईन्करी जनाउन सक्नेछ । बैंकले तेस्रो पक्षका नाममा जारी भएका रेखाङ्कृत वा A/C Payee वा सो जानिने त्यस्तै अन्य वाक्यांश उल्लेख भएका कुनै पनि चेक वा ड्राफ्ट खातामा जम्मा गर्ने स्वीकार गर्ने छैन । बैंकले विनिमय (negotiate) संकलन गरेको कुनै पनि अधिकारपत्रको रकम असुली भई नआएको खण्डमा कुनै पनि समयमा बचत खाता डेबिट गरी त्यस्तो अधिकारपत्रको मूल्य बैंकले असुल उपर गर्ने सक्नेछ । रकम असुल भई आए पश्चात त्यस्तो अधिकारपत्र जुन बैंक समक्ष खिचिएको हो वा बैंकको कर्पोरेट बैंकबाट अधिकारपत्र फिर्ता भए पश्चात बैंकको खाता डेबिट गरिनेछ वा बैंकबाट सो वापतको रकम असुल उपर गरिनेछ ।
- ७) बैंकको नियम अनुसार बैंकले चेक जारी गर्ने र कुनै पनि समयमा फिर्ता लिन वा फिर्ता माग गर्न सक्नेछ । तेस्रो पक्षमार्फत चेक बुक लिन पठाउँदा सो बुकिले तेस्रो पक्षको परिचय खुल्ने कागजात र खातावालाको दिइएको अख्तियारी समेत संलग्न गरेर मात्र पठाईनेछ । चेकबुकको अधिल्लो कमर पृष्ठमा दिइएका चेक जारी गर्ने तथा सोको सुरक्षाको सम्बन्धी अन्य शर्त बन्देजहरू मलाई लागू हुनेछ र मलाई तिनको मतलब र परिणाम समेतको ज्ञान छ । त्यस्ता चेक वाहेक अन्य माध्यमबाट रकम किम्वन सुविधा प्रदान गर्ने बैंकले ईन्करी गर्न सक्नेछ । बैंकले जारी गरेको चेकलाई हरसमय सुरक्षित तवरले राख्ने जिम्मेवारी मेरो हुनेछ र कथंकदाचित उक्त चेक बुक वा सोमा भएको कुनै पनि चेक हराएमा वा चोरी भएमा तत्काल बैंकलाई सूचित गर्नेछु । मैले सम्बन्धित चेक हराएको अवस्थामा वा कानूनले अनुमति दिएको वा बैंकले मञ्जुर गरेको अन्य कुनै परिस्थितिमा खाताबाट रकम भुक्तानी रोक्का गर्ने बैंकलाई लिखित वा मौखिक अनुरोध गरेमा बैंकले आफ्नो पूर्ण स्वविवेक प्रयोग गरी त्यस्तो अनुरोध स्वीकार गर्ने सक्नेछ । मैले वा मेरो तर्फबाट अन्य कुनै व्यक्तिले गर्ने सक्ने त्यस्तो अनुरोध बैंकले स्वीकार गरेको कारण वा सो को सिलसिला वा जरियामा बैंकले कुनै हानि, नोक्सानी वा सर्व (कानूनी सर्व समेत) व्यहोर्नु परेमा सोको हजाना तिर्न बुझाउन म प्रतिवद्ध छु । रकम भुक्तानी गर्दाका बखत बैंकलाई सूचना प्राप्त भइसकेको अवस्थामा वाहेक हराएको वा चोरी भएको चेकको रकम भुक्तानी हुन गएको कारण सृजित कुनै पनि हानि, नोक्सानीका लागि बैंक जिम्मेवार हुने छैन ।
- ८) बैंकबाट प्रदान हुने/भएको ओभरड्राफ्ट (अधिविकर्ष) वा अन्य सुविधा वापतको कुनै पनि दायित्वका लागि म जिम्मेवार हुनेछु र त्यस्तो दायित्व धर्ब सो सँग सम्बन्धित कमिशन वा अन्य बैंक दर मेरो कुनै पनि खाता डेबिट गरी असुल उपर गर्ने म बैंकलाई अख्तियारी प्रदान गर्दछु । साथै त्यस किसिमको कुनै पनि रकम बैंकले आफ्नो नियमको अधिनमा रही निर्धारण गरिएको शर्त, तरिका तथा मात्रा अनुसार बैंकलाई तिर्ने बुझाउने छु ।
- ९) बैंकले समय समयमा निर्धारण गर्ने आफ्नो शुल्क तालिकामा उल्लेख भएबमोजिम खाताका सम्बन्धमा तोकिएका शुल्क लागूनेछन् । मलाई सूचना समेत नदिए कुनै पनि चार्ज, सर्व, शुल्क, कमिशन, हजाना, स्रोतमा कर कटौती, सरकारी विभागा वा निकायहरूको दै-दस्तुर वा खाता वा सो खातामा जम्मा भएको रकमका सम्बन्धमा लागू हुने अन्य कुनै पनि किसिमको कर, दायित्व, दै-दस्तुर इत्यादि म वाट र/मेरो खाता डेबिट गरी असुल उपर गर्ने अधिकार बैंकमा सदैव रहने छ ।
- १०) बैंकलाई खातामा भुलवश प्रविष्ट हुन गएको हिसाब सच्याई पुनः सही हिसाब प्रविष्ट (रिमर्स ईन्ट्री) गर्ने अधिकार हुनेछ ।
- ११) कुनै पनि खातामा प्रदान गर्ने ब्याजदर बैंकले समय समयमा तोके बमोजिम हुनेछ र यस्तो ब्याजदर ग्राहकलाई विभिन्न माध्यमबाट सूचना दिई परिवर्तन गर्न सक्ने छ । बचत खाताहरूमा दैनिक अवित्तम मौज्जातमा ३६५ दिनको एक वर्षको हिसाबले गणना गरी प्रत्येक त्रैमासको अन्तमा (आश्विन, पौष, चैत्र र आषाढ) मा भुक्तानी दिईने छ । ब्याज गणना/भुक्तानी गर्ने आधार बैंकले कुनै पनि समय ग्राहकलाई सूचना दिई वा नदिए परिवर्तन गर्न सक्नेछ ।
- १२) विदेशी विनिमयमा खोलिएको खातामा जोखिम निहित रहेको स्वीकार गर्दै त्यस्तो खाताबाट रकम किम्वन वा जम्मा गर्नु पर्दा सम्बन्धित विदेशी नोटका उपलब्धता तथा नेपाल राष्ट्र बैंक तथा नेपाल सरकार र त्यस बैंकको प्रचलित नीति नियम कानूनको अधिनमा रहेर मात्र रकम किम्वन वा जम्मा गर्ने सुविधा प्राप्त हुने कुरामा मञ्जुरी छ ।
- १३) मुद्राको परिवर्तनीयता वा हस्तान्तरणीयता वा रकम भुक्तानीमा बन्देज, माग, अनिश्चितता, युद्धस्थिति, नागरिक विद्रोह वा बैंकको काबूभन्दा बाहिरका अन्य परिस्थितिका कारण खातामा जम्मा भएको रकम उपलब्ध हुन नसकेमा बैंक जवाफदेही नहुने कुरा मेरो मञ्जुरी छ । नेपाल सरकार, नेपाल राष्ट्र बैंक वा अन्य कुनै अधिकारप्राप्त अधिकारी वा निकायले लगाएको बन्देजका कारण बैंकले खातासँग सम्बन्धित मुद्रामा वा अन्य कुनै पनि मुद्रामा रकम भुक्तानी दिन नसकेमा वा त्यस्तो रकम जुन मुद्रामा रकमान्तर गर्नुपर्ने हो सोही मुद्रामा वा अन्य कुनै मुद्रामा रकमान्तर गर्ने नसकेमा त्यसबाट उपपन्न हुनसक्ने परिणामप्रति बैंकको वा नियमन बन्देजको फलस्वरूप व्यहोर्नु पर्ने सक्ने लगायतका सम्पूर्ण सर्वहरू समेत को लागि

म स्वयं जिम्मेवार हुनेछु । सम्वद्ध प्रचलित कानून तथा नियमले व्यवस्था गरे अनुरूप सातावाट रकम भुक्तानी दिन वा रकम भित्रन वा रकमान्तर गर्न बैंकले गरेको निर्णय मलाई मान्य हुनेछ ।

- १४) बैंकले निम्न नियम लगाउन सक्नेछः (क) कुनै खास रकम भन्दा कमको बिनिमय अधिकार पत्र जारी गर्न नपाईने (ख) कुनै परिस्थितिमा खासगरी भित्रन लागाएको रकम ठूलो परिमाणको भएमा बैंकलाई अग्रिम सूचना दिइए मात्र भुक्तानी माग गरिनुपर्ने ।
- १५) खातासम्बन्धी हिसाब विवरण (स्टेटमेन्ट अफ एकाउण्ट) माग भएमा बैंकले समय समयमा निर्धारण गरेबमोजिमको कुनै निश्चित समय अवधिमा तयार गरी उपलब्ध गराइनेछ । कुनै खाता सम्बन्धी हिसाब विवरणमा कुनै त्रुटी वा कमीकमजोरी भएमा सम्बन्धित हिसाब विवरण बैंकले प्रवाह गरेको मितिले ३० दिनभित्र त्यस्तो हिसाब विवरणमा उल्लेख भएका विषयहरूको त्रुटी, कमीकमजोरीका सम्बन्धमा लिखित रुपमा बैंकलाई सूचित गरिएको अवस्थामा त्रुटीलाई आवश्यक संशोधन गरिनेछ । बैंकलाई आफ्नो ठेगाना सहि, यथार्थपरक र पूर्ण रुपमा उपलब्ध गराउने जिम्मेवारी खातावाला स्वयंको हुनेछ र त्यस्तो ठेगानामा पछि कुनै परिवर्तन हुन गएको सो सम्बन्धमा तत्काल बैंकलाई जानकारी गराउनु पर्नेछ ।
- १६) बैंकलाई आवश्यक गरेको अवस्थामा वा कुनै अदालती वा प्रशासनिक वा अन्य कुनै आदेश निर्देशन पालना गर्ने सिलसिलामा मलाई पूर्व सूचना नदिए वा म उपरको कुनै कर्तव्य उल्लंघन भए बैंकले त्यस्तो खाता बन्द गर्न, रोक्का राख्न वा खाताबाट हुने कारोबारलाई निलम्बनमा राख्न सक्नेछ ।
- १७) कुनै अदालती आदेश वा सम्बद्ध कानूनले गरेको व्यवस्था अनुसार अधिकारप्राप्त अधिकारी वा निकायले मागेको अवस्थामा लगायत कुनै बैंक वा वित्तीय संस्थाले माग गरेमा सोको ओषित्यता हेरी खातासम्बन्धी सूचना प्रवाह गर्न र/वा बैंकको हित अन्य तवरले सुरक्षित गर्न म बैंकलाई अस्तित्वारी प्रदान गर्दछु ।
- १८) बैंकले मलाई कुनै सूचना नदिए पनि खाता बन्द गर्न सक्नेछ भन्ने सम्बन्धमा म जानकारी छु । खाता बन्द गर्दाको बखत खातामा कुनै भुक्तानी योग्य निक्षेप रहेको भएमा बैंकको प्रचलित नीति नियम अनुसार उक्त निक्षेपको आवश्यक व्यवस्था गरेमा मेरो मञ्जुरी छ ।
- १९) कुनै पनि खाताका सम्बन्धमा हुने कुनै पनि कारोवारका क्रममा मेरो मृत्यु, अशक्तता वा दामासाही (वा यस्तै खालका अन्य कुनै घटना वा काम कारवाही) सृजित भई सो सम्बन्धमा बैंकले तोकबमोजिमका आवश्यक कागज प्रमाणसहित बैंकलाई लिखित सूचना प्राप्त नभएसम्म त्यस्तो कारोबारबाट हुन सक्ने कुनै पनि हानि, नोक्सानी वापत बैंकले कुनै पनि दायित्व व्यहोर्नु पर्ने छैन । साथै, बैंकको काबुभन्दा बाहिरको कुनै पनि परिस्थितिको कारण बैंकले कुनै काम कारवाही नगरेको वा गरेको कारण म उपर पर्नसक्ने कुनै पनि हानि, नोक्सानी वा हिलासुस्तीका सम्बन्धमा बैंकले कुनै पनि दायित्व व्यहोर्नु पर्नेछैन ।
- २०) संयुक्त नाममा खोलिएका खाताहरूको हकमा अन्यथा लिखित सूचना दिइएको अवस्थामा बाहेक संयुक्त खातावालाहरूमध्ये कुनै एकजना खातावालाले स्वीकार गरेका सबै चेक, ड्राफ्ट, आदेश, बिल तथा निजबाट हस्ताक्षरित वा दर्पपीठ गरिएका सबै नोट तत्कालीन अवस्थामा त्यस्तो खातामा भुक्तानी योग्य निक्षेप रहेको भए पनि वा खातामा भएको रकमभन्दा बढी रकम भित्रिने गरी जारी गरिएको भए पनि वा त्यसरी भुक्तानी माग गरेका कारण खातामा भएको भन्दा बढी रकम भित्रिने अवस्था भए पनि बिना कुनै अपवाद त्यस्तो खाता डेबिट गरी स्वीकार तथा रकम भुक्तानी गर्न सक्ने अधिकार बैंकलाई हुने कुरा म स्वीकार गर्दछु । यदि त्यस्ता ग्राहकहरूमध्ये कसैले विवादित निर्देशन जारी गरेमा बैंकलाई घित बुझ्ने गरी त्यस्तो विवाद समाप्त नभएसम्म सम्बन्धित खाता सञ्चालनमा बैंकले तत्कालै रोक लगाउन सक्नेछ । त्यस्ता ग्राहकहरू बैंकले निजहरूलाई भुक्तानी गरेको रकम तथा सो सम्बन्धमा बैंकले समय समयमा निर्धारण गरेको दरमा तिर्नु बुझाउनु पर्ने व्याज तथा मार्कअप बैंकलाई तिर्ने बुझाउने सम्बन्धमा बैंकप्रति व्यक्तिगत रुपमा र/वा संयुक्त रुपमा जिम्मेवार हुनेछन् ।
- २१) ग्राहकको मृत्यु भएमा मृत्यु दर्ता प्रमाणपत्र तथा नाता प्रमाणपत्रको सवकल वा प्रमाणित नक्कल बैंक समक्ष पेश भए पश्चात् मात्र खातामा रहेको रकम भुक्तानका लागि निकास हुने कुरा मलाई स्वीकार्य छ । खातावालाले अन्यथा निर्दिष्ट गरेको अवस्थामा बाहेक संयुक्त खाताको हकमा कुनै एक खातावालाले मृत्यु भएमा, खातावाला मध्येको जीवित खातावालालाई खाताको रकम हस्तान्तरण गरिने छ । मेरो शेषपछि उक्त खातामा हकदावी भएमा बैंकको नियमानुसार भुक्तानी प्रकृया अगाडी बढाउन सम्पूर्ण अधिकार हस्तान्तरण गर्दछु साथै सो प्रकृया पुरा गर्न लाग्ने सम्पूर्ण सर्च सोही खाताबाट कट्टा गरी बाँकी रकम दावी गर्ने व्यक्तिलाई हस्तान्तरण गरीदिनहुन अस्तित्वारी प्रदान गर्दछु ।
- २२) नाबालकको नाममा खोलिएका खाताहरूको हकमा नाबालक आफ्नो नाबालक अवस्थामै रहिरहेको भए पनि वा बालिग भए पनि बैंकले सम्बन्धित संरक्षक, बाबुआमा संरक्षक भएको अवस्थामा वा सक्षम निकायबाट अन्यथा सूचना प्राप्त नगरेसम्म खाता खोल्ने सम्बन्धी आवेदनमा नाम उल्लेख भएका संरक्षकबाट प्राप्त निर्देशन बमोजिम नै खाता संचालन सुचारु गर्ने अधिकार बैंकलाई हुने छ ।
- २३) बैंकद्वारा माग गरिएको विवरण कागजात पेश नगरिएमा वा खाताबाट नियमनकारी निकायको निर्देशनमा उल्लेखित समय भन्दा बढी समयसम्म कुनै रकम भुक्तानी हुने कारोबार नभएमा, खातामा शुन्य वा ऋणात्मक मौज्दात रहन गएमा खाता बैंकको प्रचलित नियमानुसार स्वतः निष्कृय हुनसक्ने कुरामा म/हामी जानकारी छु/छौं ।
- २४) आफूले भित्रि लियेको नगद काउण्टरनै गणना गर्नुपर्ने र त्यस्तो रकममा कुनै कमी वा नपुग हुन गएको पछि थाहा हुन गएमा सो सम्बन्धमा बैंक जवाफदेही नहुने कुरामा मेरो पुर्ण मञ्जुरी छ ।
- २५) कुनै कारण खुलाई वा नखुलाई कुनै पनि खाता खोल्न ईन्कार गर्ने वा खोल्नसकेको खाता रोक्का गर्ने अधिकार बैंकमा सुरक्षित रहने कुरा म स्वीकार गर्दछु । बैंकले खाता खोल्न र वा खोल्नसकेको खाता कायम राख्न आवश्यक पर्ने न्यूनतम मौज्दात तोक्न सक्नेछ । तोकिएको न्यूनतम मौज्दात अनिवार्य रुपमा कायम राख्नुपर्नेछ । स्थानीय तथा विदेशी दुवै मुद्रामा खोल्ने खाता सम्बन्धमा तत्काल लागू रहेको न्यूनतम मौज्दातका बारेमा बैंकमा सम्पर्क राखी आवश्यक जानकारी लिन सकिने कुरामा म जानकारी छु ।
- २६) सेवा बाहकले सेवा माग गर्दा बैंकलाई प्रवाह गरेको सम्पूर्ण विवरण सत्य तथ्य रहेको व्यहोरा स्वघोषणा गर्दछ ।

ख. विद्युतीय माध्यमबाट लिइने बैंकिङ्ग निर्देशन

- १) बैंकलाई मैले विद्युतीय माध्यमबाट दिने बैंकिङ्ग निर्देशन बमोजिम कार्य गर्न म बैंकलाई अस्तित्वार प्रदान गर्दछु तर बैंकलाई त्यस्तो निर्देशन बमोजिम कार्य गर्ने पर्ने बाध्यता भने हुने छैन ।
- २) देहायका कारणहरूले गर्दा सो को सिलसिलामा बैंकले व्यहोर्नु पर्ने वा बैंक उपर सिर्जना हुन सक्ने सबै खाले कारवाही, मुद्दा मामिला, कार्यविधि, लागत दाबी, माग, शुल्क सर्च नोक्सानी तथा दायित्वबाट म बैंकलाई मुक्त गर्नुका साथै सोको हर्जाना आफैले तिरी बुझाई कुनै हानि नोक्सानी हुन दिने छैन ।
- (i) मेरो विद्युतीय माध्यमबाट दिइएको निर्देशन गलत रुपमा वा जालसाजीपूर्ण ढङ्गले फेरबदल गरी, गलत अर्थ लाग्ने किसिमले वा सूचना आदान प्रदानको क्रममा स्पष्ट बुझ्न नसकिने किसिमबाट जारी भएको भएतापनि सरसर्ती हेर्दा मैले नै जारी गरेको जस्तो देखिने भई बैंकले त्यस्तो निर्देशन बमोजिम असल नियतमा कुनै काम कारवाही गरेको कारण
- (ii) कथंकदाचित मेरो विद्युतीय माध्यमबाट दिइएको निर्देशन बमोजिम पठाउने वा बैंकले प्राप्त गर्ने क्रममा सम्बन्धित मेशिनको खराबी, गल्ती वा जाडबडीका कारण जुन रुपमा बैंक समक्ष प्रवाह हुनुपर्ने हो सो हुन नसकी वा बैंकलाई प्राप्त हुन नसकी बैंकले त्यस्तो निर्देशन बमोजिम कार्य गर्न नसकेका कारण ।

ग. विद्युतीय भुक्तानी सेवा सम्बन्धी शर्त तथा बन्देजहरूः

- १) बिद्युतीय भुक्तानी सेवा (यसपश्चात सेवा भनिइएको) भन्नाले ए टी एम/डेबिट कार्ड, आई टच इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग साथै भविष्यमा नेपाल राष्ट्र बैंकद्वारा बिद्युतीय भुक्तानी सेवा भनी तोकिने सेवाहरू समेतलाई जनाउँदछ ।
- २) सेवा वाहकले आवेदन फारम पूर्ण रुपमा भरी दस्तखत गरी बैंकले स्वीकार गरेको अवस्थामा मात्र सेवा प्रयोग गर्न दिइनेछ ।
- ३) सेवा प्रयोग गरे वापत लाग्ने सम्पूर्ण प्रशासनिक एवं अन्य शुल्क/दस्तुर समय समयमा बैंकद्वारा प्रकाशित गरिने शुल्क तालिका (STC) बमोजिम निर्धारित हुनेछ भन्ने कुरामा म पूर्ण रुपमा जानकारी छु । सेवा प्रयोग गरे वापत लाग्ने सम्बन्धित दस्तुरहरू खातावालाको खातावाट डेबिट गरिनेछ ।
- ४) सेवा प्रयोग गर्नको लागि फारममा उल्लेख गरेका मोबाइल नम्बर र इमेल ठेगानामा लगाइन पासवर्ड, पिन कोड तथा कारोबारको लागि पढ्को पासवर्ड (OTP) पठाइने छ ।
- ५) सेवा लापरवाहीपूर्वक प्रयोग गरेमा उत्पन्न हुने सम्पूर्ण दायित्वको जिम्मेवार सेवा वाहक स्वयं हुनेछ । सेवा वाहकले अनधिकृत रुपमा सेवाको प्रयोग तथा सेवा प्रयोगको लागि बैंकद्वारा पठाईएका पासवर्ड, पिन कोड तथा कारोबारको लागि पढ्को पासवर्ड (OTP) अरु ब्यवितले प्रयोग नगर्ने गरी सम्पूर्ण सावधानी अपनाउनु पर्नेछ । कथंकदाचित अरु ब्यवितबाट पासवर्ड, पिन कोड तथा पढ्को पासवर्ड (OTP) अनाधिकृत प्रयोग भएमा सोबाट हुने दायित्वको जिम्मेवार सेवावाहक स्वयं हुनेछ ।
- ६) सेवा वाहकको मोवाइल फोन नम्बर परिवर्तन भएको वा वन्द भएको व्यहोरा सेवा वाहकको तर्फवाट बैंकलाई लिखित रुपमा जानकारी गराउन नसकेको परिणाम स्वरुप कुनै नोक्सानी भएमा सोको जवाफदेही सेवा वाहक स्वयं हुनेछ ।
- ७) सेवा वाहकलाई पूर्व जानकारी दिई वा नदिए कुनै पनि समयमा कुनै पनि शर्तवन्देजहरूमा परिवर्तन गर्ने वा थप गर्ने पुर्ण स्वविवेकीय अधिकार बैंकमा सुरक्षित रहेको छ । त्यसरी परिवर्तन वा थप गरिएको शर्त वन्देजहरू तत्काल लागू हुनेछ र सो शर्त वन्देजहरू सेवा वाहकको लागि बाध्यकारी हुनेछ ।
- ८) सेवा वाहकले डेबिट कार्ड, आई टच इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्गसुविधा खारेज गर्ने वा नवीकरण नगर्ने लिखित निर्देशन सेवा अवधि समाप्ति मितिको एक महिना अगावै बैंकलाई जानकारी दिनुपर्नेछ, अन्यथा नवीकरण वापत लाग्ने शुल्क सेवा वाहकको खाताबाट डेबिट गरि सेवा नवीकरण गरिनेछ ।
- ९) सेवाबाट गरिने कारोवारको सीमा, क्षेत्र, समय र प्रकार नेपाल राष्ट्र बैंक तथा बैंकको प्रचलित नीतिको अधिनमा रहनेछन् ।
- १०) सेवाको सम्बन्धमा सेवा वाहकले बैंकलाई दिइएका कुनै पनि निर्देशनहरू रद्द वा फिर्ता गर्न सकिने छैन । सेवा सम्बन्धमा दिइएका सबै निर्देशनहरू बैंकले असल नियतमा बुझेर कार्यान्वयन गरेको अवस्थामा निज सेवा वाहक आफै वा अरु कसैले सो user name (प्रयोगकर्ता नाम) र सम्बन्धित पासवर्ड प्रयोग गरी दिइएका निर्देशन सेवा वाहकका लागि बाध्यकारी हुनेछन् । यसरी निर्देशन दिने व्यक्तिको पहिचान वा अस्तित्वारी रूजु गर्ने वा त्यस्तो निर्देशनको आधिकारिकता रूजु गर्ने कर्तव्य बैंकको हुने छैन ।
- ११) कुनै पनि कम्प्युटर वा साइबर अपराध (जस्तै : ह्याकिंग, फिशिंग, ट्रोजन वा आइरस, ईत्यादि) का लागि बैंक जवाफदेही हुने छैन र अवैध तथा जालसाजीपूर्ण विधिहरूद्वारा गरिएको कुनै पनि अनधिकृत कारोवारका लागि समेत बैंक उत्तरदायी हुने छैन ।
- १२) बैंकले समय समयमा अनुरोध गरी पठाए बमोजिम आवश्यक सूचनाहरू सेवा वाहकले अविलम्ब उपलब्ध गराउनेछ ।
- १३) बैंकले जुनसुकै समयमा कुनै सूचना वा कारण दिइ वा नदिए ग्राहकले प्रयोग गरिरहेको सबै वा केही सेवाहरू निलम्बन वा बन्द गर्न सक्नेछ ।

- बैंकको कुनै नयाँ सूचना प्रविधि अनुसार लागू गर्ने विद्युतीय सेवाहरू मलाई/हामीलाई सूचित गरी या नगरी प्रदान गरेमा मेरो/हाम्रो पूर्ण मञ्जुरी रहने छ र सो सम्बन्धी बैंकको नियमअनुसार लागूने शर्तका मेरो/हाम्रो खाताबाट डेबिट गर्नेमा मेरो/हाम्रो मञ्जुरी छ ।

(दाया)	(बाया)
--------	--------

निवेदक #१ को औंठ छाप

(दाया)	(बाया)

निवेदक #२ को औंठा छाप

(दाँया)	(बाँया)
---------	---------

निवेदक #3 को औंठ छाप

(निवेदक #१ को हस्ताक्षर)

(निवेदक #२ को हस्ताक्षर)

(निवेदक #3 को हस्ताक्षर)

Sign: _____ Name: _____ Staff ID: _____ Date: _____

For Bank's Use Only | बैंक प्रयोजनको लागि मात्र

- Initial Amount Deposited Rs.

(सुरुमा जम्मा गरेको रकम रु.)

TRAN ID (if any)

Webcam Unique Number

Account Risk Grading:

☐

Low Risk

☐

Medium Risk

☐

High Risk

Reason for Risk Grading:

Risk Grade of Introducer:

☐

Low Risk

☐

Medium Risk

☐

High Risk

Reviewed By

Signature:

Name:

Designation:

Date:

Verified By

Signature:

Name:

Designation:

Date:

D	D	M	M	Y	Y	Y	Y
---	---	---	---	---	---	---	---